

Puspa Shrestha

Best Quality Resource Site for Class 11 And 12 Students
(Based on Updated Curriculum 2077)

Puspa Shrestha

Best Quality Resource Site for Class 11 And 12
Students (Based on Updated Curriculum 2077)

 puspas.com.np



PDF Collections

Notes

Books

Model Questions

This PDF was downloaded
from puspas.com.np

Visit our website for more
materials.



puspas.com.np

Follow us on:



AR Dinesh



puspas.com.np



Puspa Shrestha

11. Legal Drafting ([Led. 210])

Test Specification Chart																			
Legal Drafting(Plan for Question and distribution of marks covered																			
Unit	Content Area	Teaching Hours	Knowledge		Comprehension			Application		Higher Ability		Total Question covered			Total Question	Total Marks			
			VS	S	L	VS	S	L	VS	S	L	VS	S	L					
1	Introduction to Legal Drafting	8	1	1										1	1	-	2	6	
2	Drafting of Court Documents	25	1		1	1								1	2	1	1	4	15
3	Drafting of Private Transaction Documents	15	1		1														
4	Drafting of Commercial Transaction Documents	15	1		1				1	1				4	1	1	6	17	
5	Drafting of Documents in General Use	10	1																
6	Drafting of other documents	7	1						1			1		2	2	-	4	12	

	80	6	1	-	3	1	-	2	1	-	1	1	9	5	2	16	50
--	----	---	---	---	---	---	---	---	---	---	---	---	---	---	---	----	----

Notes:

1. The alternative short and long questions will be asked from appropriate chapters taking in to account the nature, depth and coverage of the contents.
2. Very short question will be of one (1) mark and there will be nine (9) questions from each of the chapters to the possible extent.
3. Short question will be of five (5) marks and there will be five (5) questions from each of the chapters to the possible extent. All the questions shall be compulsory. However, two alternative questions will be added to any two questions among the total questions asked.
4. There will be two (2) long questions carrying eight (8) marks. All the questions shall be compulsory. However, one alternative question will be added to any one of the two questions.
5. The weightage of the question shall not exceed twenty percent in knowledge level, no less than 20 percent in higher efficiency and in other level question may be asked as per necessity.

Types of Question

Types of Question	Numbers of Question	Total marks
Very short answer type	9	9x1=9
Short answer type	5	5x5=25
Long answer type	2	2x8=16

Note: Numbering of the questions should be arranged from first very short questions (Q.N. 1 to 9), short answer questions (Q.N. 10 to 14) and long answer questions (Q.N. 15 and 16).

कानुनी मस्यौदा (Legal Drafting [Led. 210])

कक्षा (Grade): XII

समय(Time) : 2 Hrs.

पूर्णाङ्क (Full Marks): 50

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।
(The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)

समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्नको उत्तर दिनुहोस् (Attempt All Questions.) (9 x 1 = 9)

1. लिखत भनेको के हो?
What is deed (likhat)?
2. फिरादपत्र भनेको के हो ?
What is meant by registration of complaints?
3. थुनुवा पुर्जा किन जारी गरिन्छ ?
Why arrest warrant (thunuwa purji) is issued?
4. व्यक्तिगत कारोबारमा प्रयोग हुने कुनै दुई लिखतको नाम लेख्नुहोस् ।
Name any two private transaction documents.
5. व्यक्तिगत कारोबारको लिखतमा खुलाउनु पर्ने आवश्यक तत्व के के हुन् ?
What are the elements that need to be disclosed in private transaction documents?
6. बैनापट्टा लिखतको अर्थ लेख्नुहोस् ।
Write the meaning of advance payment deed.
7. करारनामाको लिखत किन आवश्यक पर्दछ ?
Why deed of contract is necessary?
8. सिफारिस पत्र भनेको के हो ?
What is recommendation letter?
9. पेशी स्थगित र हाजिर हुने निवेदनबिचको फरक देखाउनुहोस् ।
Show the difference between peshi sthagitko nibedan and hajir huneko nibedan.

समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions) (5 x 5 = 25)

10. कानुनी मस्यौदा भनेको के हो ? कानुनी मस्यौदाको आवश्यकताबारे विश्लेषण गर्नुहोस् ।
What is deed? Explain the need of legal draft. २+३
 11. अधिकृत बारेसनामा भनेको के हो ? कस्तो अवस्थामा अधिकृत बारेसनामा दिइन्छ ? वर्णन गर्नुहोस् ।
What is meant by power of attorney? In which condition power of attorney is issued? Explain. २+३
 12. दृष्टि बन्धकी लिखत भनेको के हो ? दृष्टि बन्धकी लिखतको नमुना तयार गर्नुहोस् ।
What is Dristibandhaki likhat ? Draft a sample of Dristibandhaki likhat. २+३
- अथवा(Or)
- भोग बन्धकी लिखत भनेको के हो ? भोग बन्धकी लिखतको नमुना तयार गर्नुहोस् ।
What is bhogbandhaki likhat ? Draft a sample of bhogbandhaki likhat. २+३
 13. नागरिकताको सिफारिस लिनका लागि आवश्यक कागजात के के हुन् ? यसको कार्यविधिको बारेमा उल्लेख गर्नुहोस् । २+३
What are documents required to get recommendation of citizenship? State its procedures.

14. समाह्वान तथा इतलायनामा भनेको के हो ? समाह्वान र इतलायनामा बिचको भिन्नता देखाउनुहोस् । ३+२
What are summons and italyanama? Show the difference between summons and italyanama.
अथवा(Or)
फिरादपत्र भनेको के हो ? फिरादपत्र लेख्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? २+३
What is deed of complaints? What are the things to be considered while drafting deed of complaints?

समूह ग (Group C)

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions) (2 X 8 = 16)

15. पुनरावेदन पत्रको बारेमा उल्लेख गर्नुहोस् । भ्रगडिया भिकाउने आदेशका लागि आवश्यक पर्ने आधारको विश्लेषण गर्नुहोस् । ३+५
State the letter of re-appeal. Evaluate the grounds necessary for the issuance of Jhagaddiya jhikauneko aadesh.
अथवा (or)
खानेपानी र विद्युत् जडान गर्नका लागि सिफारिस पत्र लिन आवश्यक कागजात र प्रक्रियाको बारेमा चर्चा गर्नुहोस् ।
What are the necessary documents and procedures required to get letter of recommendation to connect water and electricity? Discuss.
16. बैनापट्टा लिखतको किन आवश्यक पछ ? बैनापट्टा लिखतको नमुना तयार गर्नुहोस् । ३+५
Why advance payment deed (Bainapatta) is needed? Draft a sample of advance payment deed (Bainapatta).

Please subscribe to our [YouTube Channel](#). Also, like and follow us on our [Facebook Page](#).

Please check out the following post for downloading model questions of other subjects.

Class 12 Model Question 2078 PDF (All Subjects) With Specification Grid




Dinesh Shrestha

Class 12

- **Specification Chart**
- **Model Question**

Curriculum Development Centre

All Subjects PDF



Please email us at pdf-feedback@puspas.com.np if you have any suggestions or feedback.

Follow us on:



AR Dinesh



puspas.com.np



Puspa Shrestha